



اگر انگلیسی را خوانده نمی توانید، این اطلاعیه به لسان های دیگر در وب سایت ذیل ما تحت عنوان "Nauru Class Action" موجود است. همچنان می توانید یک کاپی این اطلاعیه را به لسان خودتان با فرستادن ایمیل برای Phi Finney McDonald به آدرس [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) یا به آدرس پستی Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000 بدست آورید.

ئهگهر نیتهونین وه زوان ئنگلیسی بخوهنن، ئی ئاگاداریه له مألپهر خوار له بهش "نقدام وهکومهل نائورؤ" ("Nauru Class Action") وه زوانهیل ترهک دانریاس: [/phifinneycdonald.com/projects/](http://phifinneycdonald.com/projects/). ئرای داواکردن دهقیگ لهی ئاگاداریه وه زوان خودان، ئیمهیلنگ بیهنه فی فینی مهکدونالد (Phi Finney McDonald) وه ناودیشان خواروه: [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) یا نامهیگ ئرای ئی ئادرسه کل بکن: Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000.

اگر خواندن انگلیسی بلد نیستید، این اطلاعیه با نام "دادخواهی دسته جمعی نارو" ("Nauru Class Action") به زبانهای دیگر در تارنمای زیر موجود است: [phifinneycdonald.com/projects/](http://phifinneycdonald.com/projects/). همچنین می توانید با ایمیل زدن به فای فینی مک دونالد (Phi Finney McDonald) به آدرس [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) یا تماس از راه پست به آدرس Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000 نسبت به دریافت یک نسخه از این اطلاعیه به زبان خودتان اقدام کنید.

Si vous ne lisez pas l'anglais, cet avis est disponible dans d'autres langues sur le site web suivant sous la rubrique « Nauru Recours Collectif » ("Nauru Class Action"): [phifinneycdonald.com/projects/](http://phifinneycdonald.com/projects/). Vous pouvez également demander une copie de l'avis dans votre langue en envoyant un courriel à Phi Finney McDonald à [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) ou par courrier à Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000.

यदि आप अंग्रेज़ी पढ़ पाते हैं, तो यह नोटिस इस वेबसाइट [phifinneycdonald.com/projects/](http://phifinneycdonald.com/projects/) पर "Nauru Class Action": के अधीन अन्य भाषाओं में उपलब्ध है। आप Phi Finney McDonald को [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) पर ई-मेल करके या Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000 पते पर डाक से पत्र भेजकर भी अपनी भाषा में नोटिस की प्रति दिए जाने का निवेदन कर सकते/सकती हैं।

Jika Anda tidak dapat membaca dalam bahasa Inggris, Pemberitahuan ini tersedia dalam bahasa-bahasa lain di situs web berikut ini di bawah judul "Nauru Class Action": [phifinneycdonald.com/projects/](http://phifinneycdonald.com/projects/). Anda juga dapat meminta salinan Pemberitahuan ini dalam bahasa Anda dengan cara mengirim email ke Phi Finney McDonald di [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) atay dengan mengirim surat lewat pos di alamat Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000

Sekiranya anda tidak fasih dalam Bahasa Inggeris, Notis ini telah pun diterjemahkan dalam Bahasa asing di laman web dibawah tajuk “Nauru Class Action”:

phifinneymcdonald.com/projects/. Anda juga boleh meminta sesalinan Notis ini dalam

Bahasa anda dengan menghantar email kepada Phi Finney McDonald di

[GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) atau melalui pos ke Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000

کي د نارو اکشن phifinneymcdonald.com/projects/ تاسي انگلیسی نشی لوستي، دا خبرتیا په نورو ژبو پدی وپیپانه  
 Phi Finney تر نامه لاندې شتون لري. تاسو کولي شي يوه کاپي یی پی فینی مکدونالد “Nauru Class Action” پلان  
 McDonald استولو وغواړي او یا د پوست له لاری [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) ته په ایمیل  
 Lane, Melbourne, Victoria 3000 غوښتنه وکړی.

Zedice tuñi Inglic ót fori nozanilé,ei websaíth ót zaí yara notis yan oínno zuban ót faíba  
 “Nauru Class Action”: phifinneymcdonald.com/projects/.Tuñi Notis ór kopí ekan ólla aros gori  
 fariba tuáñar zuban ót Phi Finney McDonald or hasé email defeçai yore [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law)  
 ya fúus gori fariba thikana yan ót Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000.

ඔබට ඉංග්‍රීසි භාෂාව කියවීමට නොහැකි නම්, phifinneymcdonald.com/projects/ වෙබ් අඩවියේ “නවුරු  
 සාමූහික ක්‍රියාමාර්ගය” (“Nauru Class Action”) ( යටතේ මෙම දැනුම්දීම ඔබට වෙනත් භාෂාවකින් ලබාගත  
 හැකිය. මෙම දැනුම්දීමේ පිටපතක් ඔබගේ භාෂාවෙන් ලබා දෙන ලෙස [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) වෙත යොමු  
 කළ විද්‍යුත් තැපැල් ලිපියක් මගින් හෝ Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000  
 ලිපිනය වෙත තැපැල් මගින් ඔබේ මැකඩොනල්ඩ් )Phi Finney McDonald( ආයතනයෙන් ඉල්ලීමක්  
 කිරීමට ද ඔබට පුළුවන.

Haddii aadan akhriyi karin Ingiriis, ogeysiisnaan waxaa laga helli karaa luqada kale  
 websaytka soo socda “Nauru Class Action”. phifinneymcdonald.com/projects/. Waxaad  
 kaloo codsan kartaa koobiga ogeysiiska isaga oo ku qoran afkaaga adigoo email u diraya  
 Phi Finney McDonald @ [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) ama adiga oo boostada ku diraya: Level 4, 325  
 Flinders Lane, Melbourne, Victoria 3000.

நீங்கள் ஆங்கிலம் பேசாதவர் என்றால், [phifinneymcdonald.com/projects/](http://phifinneymcdonald.com/projects/) எனும் வலைத்தளப்பக்கத்தில் “நவரு ஒட்டுமொத்த வழக்கு” (“Nauru Class Action”) என்ற தலைப்பின் கீழ் இந்த ‘அறிவிப்பு’ பிணை நீங்கள் இதர மொழிகளில் பெறலாம். ‘ஃபி ஃபினி மெக்டானல்டு’ (Phi Finney McDonald)-விற்கு [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) எனும் முகவரி மூலம் மின்னஞ்சல் அனுப்பியும், Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000 எனும் முகவரியில் தபால் மூலமாகவும் உங்கள் மொழியில் உள்ள பிரதி ஒன்றை நீங்கள் வேண்டலாம்.

اگر آپ انگریزی نہیں پڑھ سکتے تو یہ نوٹس دوسری زبانوں میں درج ذیل ویب سائٹ پر "Nauru Class Action" سیکشن میں دستیاب ہے: [phifinneymcdonald.com/projects/](http://phifinneymcdonald.com/projects/). آپ اپنی زبان میں نوٹس کی ایک نقل طلب کرنے کے لئے Phi Finney McDonald کو [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) پر ای میل کر سکتے ہیں یا Level 4, 325 Flinders Lane, Melbourne, Victoria 3000 پر خط بھیج سکتے ہیں۔

**Plaintiff M83A/2019 & Anor v Morrison & Ors (VID816/2019)**

**मैले यो किन पाउँदैछु?**

1. दुई व्यक्तिले अष्ट्रेलियाको संघीय अदालतमा अष्ट्रेलियामा आप्रवासको लागि जिम्मेवार हालका र पूर्व मन्त्रीहरू तथा सरकारी विभागका सचिवहरूको विरुद्ध मुद्दा हालेका छन्, जसमा माननीय सांसदहरू स्कट मोरिसन (Scott Morrison MP), पीटर डटन (Peter Dutton MP), टोनी बर्क (Tony Burke MP) तथा श्री मार्टिन बाउल्स (Martin Bowles) र श्री माइकल पेजुलो (Michael Pezzullo) लाई विपक्षी बनाइएको छ। उक्त मुद्दामा यो आरोप लगाइएको कि ती मन्त्रीहरू (जो तात्कालिन अष्ट्रेलिया सरकारका अति वरिष्ठ सदस्य हुनुहुन्थ्यो) र सचिवहरू (तात्कालिन अष्ट्रेलियन सार्वजनिक सेवाका अति वरिष्ठ अधिकारीहरू हुनुहुन्थ्यो) हरेकले सार्वजनिक अधिकारीको रूपमा आफ्नो भूमिकाबाट गैरकानुनी ढंगले काम गरे र त्यतिबेला सो हैसियतमा रहँदा उनीहरूको कार्यहरू अवैध थियो कि भन्ने कुरा बेवास्ता गर्ने निर्णय गरे (अष्ट्रेलियाको कानूनमा यसलाई "लापरवाही उपेक्षा" (reckless indifference) भनिन्छ)। यसलाई "सार्वजनिक कार्यालयको दुरुपयोग" भनेर चिनिन्छ।
2. अष्ट्रेलियाको राष्ट्रमंडल (अष्ट्रेलिया) पनि एक प्रतिवादी हो। ती मन्त्री तथा सचिवहरू र अष्ट्रेलिया सरकारल यस मुद्दामा प्रतिवादी हुन।
3. यो मुद्दा एक "वर्गीय कार्यवाही" (क्लास एक्सन) हो। यसको मतलब यो हो कि कुनै व्यक्ति वा व्यक्तिहरूले "समूह सदस्य" भनिने अन्य मानिसहरूको समूहको तर्फबाट यो मुद्दा ल्याइन्छ। जुन समूह सदस्यका तर्फबाट यो वर्गीय कार्यवाही अघि बढाइएको छ तिनीहरूलाई ३ अगस्ट २०१३ पछि अष्ट्रेलियाबाट नउरु गणतन्त्रमा लगिएको थियो।
4. तपाईंले यो सूचना प्राप्त गर्दै हुनुहुन्छ किनभने तपाईंलाई ३ अगस्ट २०१३ पछि अष्ट्रेलियाबाट नउरु लगिएको हुन सक्छ र तपाईं त्यो समूहको एक सदस्य हुन सक्नुहुन्छ।
5. वर्गीय कार्यवाहीमा सम्मिलित हुँदा तपाईंको भिसा स्थितिलाई असर पुग्ने छैन। यदि तपाईंसँग आफ्नो भिसा स्थितिको बारेमा प्रश्न छन् भने तपाईंले माइग्रेसन एजेन्टलाई सम्पर्क गर्नुपर्छ।
6. तपाईंले वर्गीय कार्यवाहीको हिस्सा बन्नका लागि कुनै भुक्तानी गर्नु पर्दैन। तपाईंले मुद्दाको अन्त्यमा मात्र केही भुक्तानी गर्नुहुन्छ यदि तपाईंले क्षतिपूर्ति प्राप्त गर्नुभयो वा यदि तपाईंलाई आफ्नो दावीलाई अन्तिम रूप दिन व्यक्तिगत कानुनी सल्लाहको आवश्यकता छ भने। वर्गीय कार्यवाहीको सम्बन्धमा तपाईंले कुनै भुक्तानी गर्नुपर्ने

कुनै कानूनी खर्च तपाईंले पाउने क्षतिपूर्तिभन्दा धेरै हुने छैन। अर्को शब्दमा, वर्गीय कार्यवाहीको कुनै पनि कानूनी खर्चको लागि तपाईंलाई घाटा पर्ने छैन।

7. मुद्दा सम्हाल्ने वकिलहरू फि फिनी म्याकडोनाल्ड (Phi Finney McDonald) हुन् (PFM)। यदि तपाईंलाई आफू समूह सदस्य हो कि होइन निश्चित छैन भने तपाईंले PFM लाई [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) मा ईमेल गरेर सम्पर्क गर्न सक्नुहुनेछ वा आफ्नो रोजाइको कुनै वकिलसँग कुरा गर्नुहोस्। यदि तपाईंसँग कुनै प्रश्नहरू भएमा कृपया संघीय अदालतमा सम्पर्क नगर्नुहोला।

### अष्ट्रेलियाको कानूनी प्रणाली

8. अष्ट्रेलियाको कानूनी प्रणालीले कुनै व्यक्तिले (आवेदक वा वादी भनिन्छ) अर्को व्यक्ति, वा कम्पनी वा सरकार (प्रतिवादी भनिन्छ) विरुद्ध आर्थिक क्षतिपूर्तिको लागि दावी गर्ने अनुमति दिन्छ यदि आवेदक विश्वास गर्छ कि प्रतिवादीको आचरणको कारण उसले वा उनले क्षति वा नोक्सानी व्यहोर्नुपरेको छ र यदि उक्त दावी (हरू) का लागि उचित आधार छ भने।
9. अष्ट्रेलियामा सबै अदालतहरू सरकारबाट स्वतन्त्र छन्। अदालतहरूले अनुसरण गर्ने प्रकृतिका लागि उनीहरूसँग स्पष्ट नियमहरू हुन्छन्। यसमा कानून बमोजिम मुद्दाको निर्णय गर्नको लागि प्रमाण तयार पार्ने र त्यस प्रमाणमा कानूनी सिद्धान्तहरू लागू गर्ने नियमहरूसमेत पर्छन्।

### वर्गीय कार्यवाही के को बारेमा हो?

10. यो वर्गीय कार्यवाही यो आरोप लगाउँछ कि प्रत्येक अध्यागमनका लागि जिम्मेवार वर्तमान तथा पूर्व मन्त्रीहरू र अध्यागमनका लागि जिम्मेवार सरकारी विभागका सचिवहरूले सार्वजनिक अधिकारीको भूमिकामा बसेर कानून तोडेको छ। वर्गीय कार्यवाहीमा सफल हुनका लागि मुद्दा हालने दुई जना व्यक्तिले यो प्रमाणित पर्थ कि:
  - (a) मन्त्रीहरू र सचिवहरूले प्रत्येकले उनीहरूको भूमिका गैरकानूनीरूपमा निर्वाह गरे; र
  - (b) मन्त्रीहरू र सचिवहरूले आफ्नो कार्यशैली गैरकानूनी हुनसक्ने कुरालाई बेवास्ता गर्ने निर्णय गरे (अष्ट्रेलियाको कानूनमा "लापरवाही उपेक्षा" (reckless indifference) भनेर चिनिन्छ)।

11. वर्गीय कार्यवाहीले यो आरोप लगाउँछ कि गैरकानूनी कार्यहरू निवेदन गर्दा वा अनुरोध गर्ने बेलामा क्षेत्रीय प्रशोधन केन्द्र भिसा थप्दा (RPC भिसा) नौरुमा भएका थिए, निम्न चार (४) तरिकाले:

- (a) अष्ट्रेलियन कानूनअन्तर्गत अष्ट्रेलियाका अधिकारीहरूसँग सामूहिक सदस्यहरूलाई दिइने RPC भिसाको आवेदन दिन वा थप्रका लागि अनुरोध गर्ने अधिकार थिएन;
- (b) अष्ट्रेलियाका अधिकारीहरू RPC भिसाको लागि आवेदन दिन वा थप्रका अनुरोध गर्ने प्रकृत्यामा समूहका सदस्यहरूलाई निष्पक्ष कार्यविधि प्रदान गर्नु पर्ने बाध्यता थियो, तर त्यसो उपलब्ध गरेनन्;
- (c) अष्ट्रेलियाका अधिकारीहरूले RPC भिसाका लागि विधिवत् रूपमा मात्र आवेदन दिन वा थप्रका लागि अनुरोध गर्न सक्थे, यदि समूहका सदस्यहरूलाई मानवाधिकारको मापदण्डअनुरूप व्यवहार गरिन्थ्यो भने, तर त्यसो भएन;
- (d) समूहका बालबालिका सदस्यहरूका लागि अष्ट्रेलियाका अधिकारीहरूले विधिवत् रूपमा मात्र RPC भिसाका लागि आवेदन दिन वा थप्र अनुरोध गर्न सक्थे यदि त्यस्ता समूहका सदस्यहरूलाई बालबालिकासम्बन्धी मानवाधिकारको मापदण्डअनुसार व्यवहार गरिन्थ्यो भने, तर त्यस्तो भएन।

12. वर्गीय कार्यवाहीले यो आरोप लगाएको छ कि अभियोग लगाइएका मन्त्रीहरू र सचिवहरू अष्ट्रेलियाली अधिकारीहरूको RPC भिसाको लागि आवेदन दिने र थप्रका लागि अनुरोध गर्ने कार्यका लागि जिम्मेवार छन् किनकि जब मन्त्रीहरू र सचिवहरूले आफ्नो भूमिका निर्वाह गरे त्यतिखेर उनीहरूले ती अधिकारीहरूको गैरकानूनी आचरण रोक्ने आफ्नो अधिकारलाई बेवास्ता गर्ने निर्णय गरे।

13. वर्गीय कार्यवाहीमा आरोप लगाइएको छ कि वर्गीय कार्यवाहीमा मुद्दा लागईएका मन्त्रीहरू र सचिवहरू र उनीहरूले प्रतिनिधित्व गरेको राष्ट्रमण्डलले समूह सदस्यहरूलाई क्षतिपूर्ति तिर्नुपर्दछ किनभने समूह सदस्यहरू गैरकानूनी ढंगले नाउरुमा लगिएको थियो र त्यहाँ लगिनुको परिणामस्वरूप उनीहरूले क्षति र नोक्सानी व्यहोर्नुपरेको थियो।

14. प्रतिवादीविरूद्धको विस्तृत आरोपहरू आवेदकहरूको दावीको थप संशोधित बयान (Further Amended Statement of Claim) मा खुलाइएको छ। दावीको थप संशोधित बयान (Further Amended Statement of Claim) र प्रतिवादीहरूको सफाइको प्रतिलिपि PFM को वेबसाइटमा हेर्नका लागि उपलब्ध छन्: [phifinney-mcdonald.com/projects/](http://phifinney-mcdonald.com/projects/)

15. वर्गीय कार्यवाहीले मन्त्री र सचिवहरूले ३ अगस्ट २०१३ पछि नाउरुमा मानिसहरू लगेर गरेको गैरकानूनी कार्य र यसको कारण उनीहरूको व्यक्तिगत चोटपटक, आम्दानीको नोक्सानी तथा झूठो कारावासका लागि क्षतिपूर्ति दिन माग गर्छ।

### म वर्गीय कार्यवाही हिस्सा रहन चाहन्छु - मैले के गर्नु पर्छ?

16. यदि तपाईं वर्गीय कार्यवाहीको हिस्सा रहन चाहनुहुन्छ भने तपाईंले अहिले केही गर्न आवश्यक छैन। तपाईं वर्गीय कार्यवाहीको हिस्सा हुनुहुन्छ जबसम्म तपाईं अष्ट्रेलियाको संघीय अदालतलाई आफू यसको अंशको रूपमा रहन नचाहेको बताउनुहुन्छ। यदि त्यस्तो हो भने के गर्नुपर्छ भनेर तपाईंलाई यस कागजातको अर्को खण्डले बताउँदछ।
17. समूहका सदस्यहरू वर्गीय कार्यवाहीको परिणामबाट "बाँधिन्छन्", जबसम्म उनीहरू प्रक्रियाबाट बाहिरिँदैनन्। यसको मतलब वर्गीय कार्यवाहीले जिते, हारे वा समाधान जे भए पनि तपाईं परिणामबाट बाँधिनु हुनेछ।
- (a) यदि वर्गीय कार्यवाही सफल भयो भने तपाईं न्यायको पुरस्कार वा समाधानको रकमको अंशका लागि हकदार हुन सक्नुहुन्छ।
- (b) यदि कार्यवाही असफल भयो वा आशा गरिएको भन्दा कम सफल भएमा, तपाईंले कुनै रकम प्राप्त गर्नुहुन्न वा थोरै पैसा प्राप्त गर्न सक्नुहुनेछ र माथि उल्लिखित सोही गैरकानूनी आचरणको आरोपको लागि तपाईं व्यक्तिगत रूपमा मन्त्री वा सचिवहरूमाथि मुद्दा हाल्न सक्नुहुने छैन। साथै, तपाईंले कुनै पनि रकम तिर्नुपर्ने छैन।
18. जब सबै समूह सदस्यहरूका लागि साझा समस्याबारेमा निर्णय गरिन्छ तपाईंले वर्गीय कार्यवाहीको हिस्साको रूपमा रहनका लागि कुनै भुक्तानी गर्नु पर्दैन। तपाईंले मुद्दाको अन्त्यमा मात्र केही भुक्तानी गर्नु हुनेछ यदि तपाईंले क्षतिपूर्ति प्राप्त गर्नुभयो वा यदि तपाईंलाई आफ्नो दावीलाई अन्तिम रूप दिन व्यक्तिगत कानूनी सल्लाहको आवश्यकता छ भने। वर्गीय कार्यवाहीको सम्बन्धमा तपाईंले भुक्तानी गर्नुपर्ने कुनै कानूनी खर्च तपाईंले पाउने क्षतिपूर्तिभन्दा धेरै हुने छैन। अर्को शब्दमा, वर्गीय कार्यवाहीको कुनै पनि कानूनी खर्चको लागि तपाईंलाई घाटा पर्ने छैन।
19. यदि तपाईं चाहनुहुन्छ भने, तपाईं PFM लाई [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law) ईमेल गरेर सम्पर्क गर्न सक्नुहुनेछ ताकि भविष्यका अद्यावधिक सूचनाहरू तपाईंको इच्छित ठेगाना वा ईमेलमा पठाउन सकियोस्।

## म वर्गीय कार्यवाहीको हिस्सा रहन चाहन्न - मैले के गर्नु पर्छ?

20. यदि तपाईं वर्गीय कार्यवाहीको हिस्सा रहन चाहनुहुन्न भने तपाईंले संघीय अदालतलाई जानकारी दिनु पर्नेहुन्छ। यसलाई "बाहिरिनु" भनिन्छ। यदि तपाईं बाहिरिन चाहनुहुन्छ भने तपाईंले यस सूचनाको अन्त्यमा भएको फाराम भर्नुपर्नेछ र त्यसलाई शुक्रबार ३१ जुलाई २०२०, साँझ ४:०० बजे (AEST) अगाडि ईमेल पठाउनुहोस् वा हुलाकबाट निम्न ठेगानामा पठाउनुहोस्:

The Registrar  
Federal Court of Australia  
Victorian District Registry  
305 William Street  
Melbourne VIC 3000

वा

[vicreg@fedcourt.gov.au](mailto:vicreg@fedcourt.gov.au)

21. यदि तपाईं बाहिरिनु हुन्छ भने तपाईंले वर्गीय कायर्वाहीबाट कुनै क्षतिपूर्ति प्राप्त गर्नुहुने छैन।
22. वर्गीय कार्यवाहीको हिस्सा हुन नचाहने हरेक समूह सदस्यले छुट्टाछुट्टै बाहिरिने फाराम भर्नु पर्छ। तपाईं एक परिवारको रूपमा एक बाहिरिने फाराम भर्न सक्नुहुन्न।

## तपाईंले सान्दर्भिक कागजातको प्रतिलिपि कहाँ प्राप्त गर्न सक्नुहुन्छ?

23. सान्दर्भिक कागजातको प्रतिलिपि, आवेदन, दावीको बयान, र सफाइ वा सफाइहरूलगायतलाई निम्न तरिकाले प्राप्त गर्न सकिन्छ:

(a) PFM को वेबसाइट [phifinney-mcdonald.com/projects/](http://phifinney-mcdonald.com/projects/) बाट यसको डाउनलोड गरेर

(b) संघीय अदालतको वेबसाइट [www.fedcourt.gov.au](http://www.fedcourt.gov.au) मा यसलाई हेरेर

थप जानकारी कहाँ प्राप्त गर्न सक्छु?

24. यदि तपाईंलाई थप जानकारी चाहिएमा, तपाईंलाई यो सूचनालाई अर्को भाषामा अनुवाद गर्नु परेमा, तपाईं निम्न तरिका अपनाउन सक्नुहुन्छ:

(a) <http://phifinneymcdonald.com/projects/>वेबसाइटमा जानुहोस्; वा

(b) PFM लाई [GMNauru@pfm.law](mailto:GMNauru@pfm.law)मा ईमेल गरेर सम्पर्क गर्नुहोस्

यदि तपाईं वर्गीय कार्यवाहीमा सहभागी हुन चाहनुहुन्न भने मात्र यो फाराम मात्र प्रयोग गर्नुहोस्

Form 21  
Rule 9.34

### बाहिरिने सूचना

No. VID816 of 2019

Federal Court of Australia  
District Registry: Victoria  
Division: General

**Plaintiff M83A/2019**

First Applicant

**Plaintiff M83B/2019 (by his litigation representative, Plaintiff M83C/2019)**

Second Applicant

**Scott Morrison & Ors (in accordance with the attached schedule)**

Respondents

प्रापक:

The Registrar  
Federal Court of Australia  
Victoria District Registry  
305 William Street  
Melbourne VIC 3000

वा

vicreg@fedcourt.gov.au

म [तपाईंको पूरा नाम], यस प्रतिनिधित कार्यवाहीका एक समूह सदस्य, अष्ट्रेलियाको संघीय अदालत ऐन 1976 को धारा 33J अन्तर्गत सूचना दिन्छु कि म [तपाईंको पूरा नाम] प्रतिनिधित कार्यवाहीबाट बाहिरिदैछु।

मिति:

तपाईंको हस्ताक्षर:

तपाईंको पूरा नाम:

जन्म मिति:

ईमेल ठेगाना:

फोन नम्बर:

एकमा गोलो चिन्ह लगाउनुहोस्: समूह सदस्य वा समूह सदस्यका लागि कानूनी अभिभावक (legal guardian)